

कर्जा चुक्ता भुक्तानी गर्ने सम्बन्धी ३५ (पैतिस) दिने अत्यन्त जरुरी सूचना

(प्रकाशित मिति २०८३ साल असार महिना ३२ गते विहीवार)

यस विकास बैंकको शाखा कार्यालय भुमहीबाट तपशिलमा उल्लेखित ऋणीहरूले साधारण कर्जा शीर्षक अन्तर्गत लिएको कर्जाको साँवा, ब्याज र अन्य दै-दस्तुर समेत तिर्ने बुझाउने सम्बन्धमा बैंकसंग गरेको शर्त कबुलियत उल्लेखन गर्नु भएको र बैंकबाट पटक पटक मौखिक तथा लिखित रुपमा तरताकेता गर्दा समेत सो कर्जाको तिर्नु बुझाउनु पर्ने साँवा, ब्याज तथा हर्जाना समेत चुक्ता भुक्तान गर्न आउने तर्फ कुनै चासो नदेखाउनु भएको र नआउनु भएकोले यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिन भित्रमा बैंकलाई तिर्ने बुझाउनु पर्ने सम्पूर्ण साँवा, ब्याज तथा हर्जाना ब्याज समेत चुक्ता भुक्तान गर्न आउनुहुन यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र यस संस्थामा सम्पर्क राखी संस्थाबाट लिएको कर्जाको सम्पूर्ण साँवा, ब्याज र अन्य दै दस्तुर चुक्ता भुक्तान गर्नु होला । उक्त अवधि भित्र तपाईंले यस संस्थाबाट लिएको कर्जाको साँवा, ब्याज र अन्य दै दस्तुर चुक्ता भुक्तान नगरेमा तपाईं तथा तपाईंको एकाघरसंगोलका अशियार सदस्यहरूको नाममा रहेको चल अचल सम्पत्ति बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ५७ उपदफा १ ले दिएका अधिकार प्रयोग गरी लिलाम विक्री गरी संस्थाले आफ्नो सम्पूर्ण लेना रकम असुल उपर गरी लिने व्यहोरा अवगत गराउदछौ । सो मार्फत पनि संस्थाको सम्पूर्ण लेना रकम असुल उपर नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, बैंक तथा वित्तीय संस्था ऋण असूली ऐन २०५८ र सोको नियमावली तथा प्रचलित कानून अनुसार ऋणी तथा व्यक्तिगत धनजमानीकर्ताको अन्य चल अचल जायजेथा श्रीसम्पत्तिबाट बाँकी साँवा, ब्याज हर्जाना तथा अन्य दै दस्तुर असुल उपरका लागि अन्य कानूनी प्रकृया अगाडी बढाईने व्यहोरा ऋणी तथा धनजमानीकर्ताहरू तथा सम्बन्धित सबैलाई यो सूचना मार्फत सूचित गरिन्छ । साथै उक्त अवधि भित्र कर्जा चुक्ता नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७ को उपदफा ११ अनुसार ऋणी र व्यक्तिगत धनजमानीकर्ताको तीन पुस्ते विवरण कर्जा सूचना केन्द्र लि.को कालो सूचीमा नाम समावेश गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।

तपशिल

ऋणीको विवरण

नाथु प्रसाद पछिमा थारुको बुहारी चमारी पछिमा थारुको छोरी राजु चौधरीको पत्नी नवलपरासी जिल्ला सुनवल न.पा. वडा नं. ३ हाल, नवलपरासी(व.सु.प) जिल्ला सुनवल न.पा. वडा नं. १३ बस्ने **गोमा चौधरी** (ना.प्र.नं. : ३६-०१-७३-०७८६६ जारी मिति र जिल्ला : २०७६/१२/१६, नवलपरासी)

व्यक्तिगत धनजमानीहरूको विवरण

१) छाङ्गुर पछिमा थारुको नाति नाथु प्रसाद पछिमा थारुको छोरा नवलपरासी जिल्ला रामनगर गा.वि.स. वडा नं. ३ हाल, नवलपरासी(व.सु.प) जिल्ला सुनवल न.पा. वडा नं. १३ बस्ने **राजु चौधरी** (ना.प्र.नं. : ३६-०१-६९-०५४५० जारी मिति र जिल्ला : २०६९/०९/२४, नवलपरासी)

२) छाङ्गुर पछिमा थारुको नातिनाथु प्रसाद पछिमा थारुको छोरी नवलपरासी जिल्ला रामनगर गा.वि.स. वडा नं. ३ हाल, नवलपरासी(व.सु.प) जिल्ला सुनवल न.पा. वडा नं. १३ बस्ने **आशा चौधरी** (ना.प्र.नं. : ३६-०१-७१-०७३१३ जारी मिति र जिल्ला : २०७१/११/२६, नवलपरासी)

ऋणीको विवरण

लाल बहादुर सिंजाली मगरको नाति रन बहादुर सिंजाली मगरको छोरा नवलपरासी(व.सु.प) जिल्ला बर्दघाट न.पा. वडा नं. ४ बस्ने **ईश्वर सिंजाली मगर** (ना.प्र.नं. : ३६-०१-७८-०४६३४ जारी मिति र जिल्ला : २०७८/०८/०९, नवलपरासी(व.सु.प))

व्यक्तिगत धनजमानीहरूको विवरण

१) प्रताप बहादुर क्षेत्रीको छोरी लाल बहादुर सिंजाली मगरको बुहारी रन बहादुर सिंजाली मगरको पत्नी नवलपरासी जिल्ला माकर गा.वि.स. वडा नं. ४ हाल, नवलपरासी(व.सु.प) जिल्ला बर्दघाट न.पा. वडा नं. ४ बस्ने **दुर्गा सिंजाली** (ना.प्र.नं. : ३६-०१-७०-१४८३१ जारी मिति र जिल्ला : २०७०/१०/२३, नवलपरासी)

२) सरिफ मियाको नाति मुमत सरिफ मियाको छोरा नवलपरासी जिल्ला दाउन्नेदेवी गा.वि.स. वडा नं. १ हाल, नवलपरासी(व.सु.प) जिल्ला बर्दघाट न.पा. वडा नं. १६ बस्ने **मुमत अलि मियाँ** (ना.प्र.नं. : ३६-०१-७०-०८७६९ जारी मिति र जिल्ला : २०७०/०३/१७, नवलपरासी)

३) भिम प्रसाद खड्गीको नाति बद्री प्रसाद खड्गीको छोरा नवलपरासी जिल्ला माकर वडा नं. ९ हाल, नवलपरासी(व.सु.प) जिल्ला बर्दघाट न.पा. वडा नं. ४ बस्ने **राम खड्गी** (ना.प्र.नं. : ६२९७५ जारी मिति र जिल्ला : २०५८/१०/२२, नवलपरासी)

"नेपाल राष्ट्र बैंकबाट "ब" वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको विकास बैंक"



मुक्तिनाथ विकास बैंक लि.

MUKTINATH BIKAS BANK LTD.

Central Office: Lazimpat, Kathmandu, Tel.: 01-5970887, Toll Free No. (NTC): 16600149999,

Toll Free No. (Ncell): 18102149999, E-mail: info@muktinathbank.com.np, Web: www.muktinathbank.com.np



Winner of
EUROPEAN
MICROFINANCE
AWARD 2020

जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ